

# प्रेस विज्ञप्ति- ३१९

## Press Release- 319



लागु औषध नियन्त्रण ब्यूरो  
कोटेश्वर, काठमाडौं ।

मिति: २०७९।०९।२० गते ।

### खैरो हेरोईन तथा नियन्त्रित लागु औषध सहित १० जना मानिसहरू पक्राउ (खैरो हेरोईन ७४ ग्राम, नियन्त्रित लागु औषध ३००० एम्पुल, नाईट्राभेट ट्याब्लेट ४५००, चरेश १५५.५ ग्राम)

लागु औषध कारोबारको तस्करी नियन्त्रण तथा अनुसन्धानको क्रममा विशेष निग्रानी तथा चेक-जाच गर्दै जाँदा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट निम्नानुसारका मानिसहरूलाई लागु औषध सहित पक्राउ गरी निजहरु उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको ।

- मिति २०७९।०९।१७ गते १९:०० बजेको समयमा जिल्ला काठमाडौं, गोकर्णेश्वर न.पा.वडा न- ८ लालीगुराँस टोल स्थित सडक किनारमा फेला परेका प्रतिवादी सुजन कार्कीको साथबाट ३०० मिलीग्राम र निजको डेराकोठाबाट ६७.७ ग्राम गरी जम्मा लागु औषध खैरो हेरोईन ६८ ग्राम र तराजु थान २ समेत बरामद गरिएको साथै निज प्रतिवादीले प्रारम्भिक अनुसन्धानको क्रममा लागु औषध बिक्रि गर्न पठाउने भनी खुलाई दिएका प्रदिप राईलाई लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय काँकरभिट्टा झापाले मिति २०७९।०९।१८ गते जिल्ला झापा, अर्जुनधारा न.पा.वडा न- ३ बाट पक्राउ गरी यस व्यूरोमा अनुसन्धानको लागि बुझाइएको ।
- विशेष सूचनाको आधारमा मिति २०७९।०९।१८ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ९ शम्भुमार्ग स्थित सडक किनारमा फेला परेकी जिल्ला धनुषा साविक दिगम्बर वडा नं. ६ स्थायी ठेगाना भएकी बर्ष ५२ कि रेशमा देवीको साथबाट लागु औषध खैरो हेरोईन ६ ग्राम सहित पक्राउ गरि सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप भै अनुसन्धान भैरहेको ।
- मिति २०७९।०९।१४ गते अन्दाजी ०५:३० बजेको समयमा जिल्ला काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा बिरगंजबाट काठमाण्डौं तर्फ आउदै गरेको ना ६ ख ७०३६ नं. को यात्रु बाहक बसलाई नागढुङ्गा प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोबाट नागढुंगामा खटिएको प्रहरी सहितको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा निम्न व्यक्तिहरुको साथबाट लागु औषध लुकाई छिपाई ल्याएको अवस्थामा फेला परेकोमा उल्लेखित औषधीजन्य लागु औषध जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं २ ठेगाना भएका बर्ष ४० को सबिना खातुन, ऐ.ऐ ठेगानाकी बर्ष २७ की सहनाज खातुन र ऐ.ऐ ठेगानाको बर्ष ३३ को शेष अमिरलाई गाडीबाट झरी नागढुंगा चेकपवाइन्ट भन्दा अन्दाजी ३०० (तिनसय मिटर) पेट्रोलपम्प निजक थानकोट तर्फ भादै गरेको अबस्थामा फेला पारी तिनै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी बृत थानकोटमा बुझाइएको ।

## फेला परेका औषधीजन्य लागु औषध निम्न:

१. DIALEX-DC, 100 ML को १५९ बोतल,
२. नाईट्राभेट-10, ४५०० ट्याबलेट
३. NOOPHINE (नुफिन) लेखिएको १००० एम्पुल,
४. PHENERGAN (फेनारगन) लेखिएको १००० एम्पुल,
५. DIAZEPAM (डाईजेपाम) लेखिएको १००० एम्पुल
६. NOOPHINE टाँस्ने स्टिकर ४६८ थान



- मिति २०७९।०९।१७ गते लागु औषध नियन्त्रण तथा अनुसन्धानको क्रममा निग्रानी गर्दै जाँदा ठमेल बजार एरियामा बिदेशी पर्यटकहरूलाई पिछा गरी Hashish/ Hashish भन्दै लागु औषध बिक्री बितरण गर्दै हिंडेको अवस्थामा लागु औषध सहित का.जि.का.म.न.पा. २६ क्षेत्रपाटी, काठमाण्डौंबाट निम्न मानिसहरू पक्राउ ।

सि.नं.	नाम	ठेगाना	पेशा	लागु औषध परिमाण
१	ओ नारयण श्रेष्ठ- बर्ष ४३	जिल्ला गोरखा, आरुघाट -३	टुरगाइडको काम गर्ने	चरेश १२२ ग्राम,
२	सुरेन्द्र नेपाली- बर्ष ३४	का.जि.का.म.न.पा. ३	मसाज सेन्टरमा काम गर्ने	चरेश ९ ग्राम,
३	बिकास परियार-बर्ष ३६	जिल्ला दोलखा, मेलुङ -७	मसाज सेन्टरमा काम गर्ने	चरेश २४.५ ग्राम,



- मिति २०७९।०९।१३ गते १६:०० बजेको समयमा जिल्ला काठमाण्डौं, गोकर्णेश्वर न.पा. वडा नं ८ स्थित सडक किनारबाट बर्ष २५ को रोशन श्रेष्ठ र ऐ. ऐ. बस्ने बर्ष २७ को मनोज लामालाई नियन्त्रित लागु औषध कोडिन १०० ml को ८ बोतल सहित पक्राउ गरि निजहरूलाई थप अनुसन्धान भई रहेको ।

...

प्रवक्ता/ सूचना अधिकारी  
(योगेन्द्र कुमार खड्का)  
प्रहरी उपरीक्षक  
मोबाईल नम्बर : ९८५११३२७४३